



नव जनचेतना

NAWA JANACHETANA NATIONAL DAILY राष्ट्रिय दैनिक



सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स सिरिज 'हीरामण्डो : द डायमण्ड बाजार'को स्टिमिङ गिति घोषणा भएको छ । भन्सालीको यो डिजिटल डेब्यु सिरिज ने १ (वैशाख १९) गते रिलिज हुने जनाइएको छ । मनिषा कोइराला लगायतको शीर्ष भूमिका रहेको फिल्मले सन् १९८० को भारतीय स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा प्रेम, शक्ति र स्वतन्त्रताको कथा भन्छ । मुम्बईमा आयोजित कार्यक्रममा यो वेब-सिरिजको रिलिज गिति घोषणा गरिएको हो ।

आजको विचार...
अपराधिक...
(दुई पेजमा)
विशाल दलामी

यतिबेला निर्माता सन्तोष सेन फिल्म 'बलिदान' निर्माणको तयारीमा जुटेका छन् । कलाकारको बलियो 'लाइनअप' बनाउने प्रयासमा रहेका उनले शीर्ष भूमिकामा अभिनेता विराज मट्टका छोरा (समीर मट्ट)लाई लिएका छन् । अब 'लिड लेडी'मा निर्माता सेनले स्थापित अभिनेत्री लिन्डन वा नयाँ अनुहार मित्राउँछन् भन्ने चासो धेरैमा छ । यतिबेला फिल्मवृत्तमा भने नीति शाहको नाममा चर्चामा छ । उनले फिल्ममा काम गर्ने मोटामोटी सहायता नै भइसकेको बताइन्छ । अधिल्लो हप्ता उनले 'बलिदान'को पोस्टर सेअर गर्दै निर्माता सेनलाई शुभकामना समेत दिएकी थिइन् ।

□ तर्ष १५ □ अंक २३५ □ २०८० चैत १६ गते शुक्रबार 29 March 2024, Friday □ पृष्ठ संख्या ४ मूल्य रु ५/-

सक्षिप्त समाचार

छुरा प्रहारबाट ४ को मृत्यु (रासस/एपी)

रकफोर्ड, अमेरिका, चैत १५/ संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । प्रहरीले उक्त घटनामा शंकास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । कार्लाका अनुसार राति १ बजेतिर घटनास्थलबाट सहयोगका लागि प्रहरीमा खबर आएको जानकारी दिए । प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चौथो व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा १५ वर्षीया एक किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय व्यक्ति र २२ वर्षीय युवा रहेका छन् । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । कार्लाका अनुसार घटनाका बारेमा विस्तृत विवरण प्राप्त गर्न पीडितका घर आसपास राखिएका सिस्टिभी क्यामेरा दुरुस्त राख्न अनुरोध गरिएको छ । रकफोर्डको जनसंख्या करिब एकलाख ५० हजार रहेको र यो स्थान सिकागो शहरबाट करिब १४५ किलोमिटर टाढा रहेको छ ।

मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास समस्याको गाँठो फुकाउने कसरतमा मानव अधिकारकर्मी

रामचन्द्र रायमाझी

पाल्पा, चैत १५/ तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा गत साउन २१ देखि बन्द भएको स्वास्थ्य बिमा कार्यक्रम लागु गराउने प्रयास भएको छ । लामो समयदेखि अस्पतालमा बिमा कार्यक्रम सुरु नहुँदा विपन्न नागरिकहरू मर्कामा परेपछि विभिन्न पक्षबाट बिमा लागु गराउने प्रयास भएको हो ।

२०७४ वैशाखदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट समयमै रकम नपाएपछि कार्यक्रम बन्द गरेको छ । यहाँ स्वास्थ्य बिमा बन्द भएपछि पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देहीबाट आउने हजारौं विरामीहरू मर्कामा परेका छन् । सरकारी अस्पतालमा प्रभावकारी सेवा नहुँदा विरामीहरू निजी तथा सामुदायिक अस्पतालमा महंगो रकम तिरेर उपचार गराइरहनु परेको गुनासो आएपछि जिल्लाका मानवअधिकारकर्मीहरूले बिमा कार्यक्रम लागु गराउन प्रयास थालेका हुन् । यस अघि यहाँका राजनीतिक दलहरूले पटक-पटक



कार्यक्रम लागु गराउन प्रयास गरे पनि असफल बनेका थिए । अहिले मानव अधिकार रक्षक सञ्जाल पाल्पाको नेतृत्वमा मानव अधिकार, पत्रकार, सामाजिक अभियन्ता र स्थानीयहरूले बिमा लागु गराउने दिशामा निरन्तर अस्पताल प्रशासनसँग छलफल, बहस गर्ने गरेका छन् । केही दिन अघि सञ्जालका जिल्ला संयोजक भगवान भण्डारीको नेतृत्वमा गएको टोलीले तत्काल बिमा कार्यक्रम लागु गराउन अस्पतालसँग आग्रह गरेको छ । उसले आम नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा अस्पताललाई गम्भीर बन्न आग्रह गर्दै तत्काल समन्वयात्मक ढंगबाट समस्या समाधान गरी कार्यक्रम सुरु गर्न भनेको छ । सञ्जालका संयोजक भण्डारीले

अस्पतालको समस्याप्रति आफुहरू पनि गम्भीर रहेकाले त्यसको समाधानमा आफुहरू सहजिकरण गर्न तयार रहेको बताए । उनले भने 'अस्पताल र बिमा बोर्ड बिच भएको समस्याको गाँठो फुकाउने कसरतमा हामीहरू लागेका छौं, अस्पतालले पनि त्यही अनुसार आफ्नो भूमिका अगाडि बढाइदिन जरुरी छ ।' संयोजक भण्डारीले स्वास्थ्य बिमा कार्यक्रमले गरिब तथा विपन्न नागरिकहरूलाई सहज भएपनि बन्द भएपछि समस्या परेको बताए । उनले आमनागरिकको सहजताका लागि जसरी भएपनि अस्पतालमा कार्यक्रम लागु गराउन आफुहरू गम्भीर रहेको बताए ।

बोर्डले सम्झौता अनुसार काम नगर्दा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ । बोर्डले हालसम्म पनि नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरू अस्वीकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम हुँदा अस्पताल सञ्चालनमा समस्या आएकोले बिमा उपचारको सेवा स्थगित गर्नुपरेको अस्पतालकी निर्देशक डा. रचेल कारखले बताएकी छन् । उनका अनुसार हालसम्मको केही बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधी उपचारको मूल्य संभाव्य नहुँदासम्म बिमा उपचार सेवा स्थगित गरिएको हो ।

रकम नपाउँदा अस्पतालमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई मासिक तलब खुवाउन, औषधी खरीद गर्न तथा उपचारका उपकरणहरू किन्न समस्या भएको निर्देशक कारखले भनाई छ । टोलीले निर्देशक कारखसँगै अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराई, कर्मचारी व्यवस्थापन प्रमुख गणेशसाद धिमिरेसँग संयुक्त रूपमा छलफल गरेको छ । छलफलमा उनीहरूले आफुहरूसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्न तयार रहेको बताएका छन् । उनीहरूले स्थानीय, प्रदेश सरकारले समेत यस विषयमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय सरकार समेत मौन बस्दा आफुहरू समस्यामा परेको उनीहरूको भनाई छ ।

जेष्ठ नागरिकलाई तिर्थयात्रा



पाल्पा, चैत १५/ तानसेनका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराइएको छ । तानसेन नगरपालिका-४ वडा कार्यालयले सिल्वान टोल विकास संस्था-२ को समन्वयमा वडाका जेष्ठ नागरिकलाई धार्मिक तिर्थयात्रा गराएको हो ।

यात्रामा ७० वर्ष माथिका ३० जना जेष्ठ नागरिक सहभागी रहेका थिए । उनीहरूलाई तानसेनको प्रशिद्ध भैरवस्थान मन्दिर, रिडी ऋषिकेश मन्दिर, रानीमहल, स्याङ्जाको आलमदेवि लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको दर्शन गराइएको थियो । तिर्थ यात्रामा सहभागी ६६ वर्षीय मंगल राना, ८५ वर्षीया नन्दकला आचार्य, ८२ वर्षीया सुन्दर कुमारी

स्थानीय सरकारको नजरमा सडक छेउमा व्यवसाय गरी गुजारा गर्दै आएका महिला

बुटवल, चैत १५/ बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ । उपमहानगरले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पसामा संलग्न महिला उत्साहित भएका छन् ।



स्थानीय महिलाले जीविकोपार्जनका लागि सडक पेटिमा हरियो मकै पोलेर, सालको पात तथा टुना, टपरी बनाएर बिक्री गरेर गर्दै आएका छन् । यसरी काम गर्दा परिवारको दैनिक खर्चमा सहज भएको बुटवल-७ मा बसोबास गर्ने ५२ वर्षीया लक्ष्मीदेवी आचार्यले बताइन् । विगत २२ वर्षदेखि हरियो मकै पोलेर बेच्ने गर्दै आएको भन्दै उनले यही व्यापारबाट जीविकोपार्जन भइरहेको बताइन् । सोमबार, बिहीबार बुटवलको दीपनगरको हाटबजारमा र

शनिबार, बुधबार, आइतबार र मंगलबार अन्य हाटबजारमा मकै पोलेर बेच्ने गरेको आचार्यले सुनाइन् । 'पहिला सुरुमा हरियो सागसब्जी बेच्ने गर्थे', उनले भनिन्, 'पहिलेको व्यवसायबाट घाटा भएपछि दैनिक जीवनयापनका लागि मकै पोल्ने पेशा थालेकी हुँ ।' आचार्यले दीपनगर बजारमा दैनिक एक सय बढी मकै पोलेर बिक्री गर्ने गर्छिन् भने अन्य हाटबजारमा एक सय ५० भन्दा बढी बिक्री गर्ने गर्छिन् ।

उनले यो व्यवसायबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म मुनाफा हुने गरेको बताइन् । काम सानो वा ठूलो नहुने भन्ने कुरा उपमहानगरले सम्मान गरेपछि महसुस भएको उनले बताइन् । बुटवल-३ गोलपार्कका ६६ वर्षीया राधा राना मगरले विगत २० वर्षदेखि मकै पोलेर जीवनयापन गर्दै आएको बताइन् । गुल्मी जिल्लाको भासँ घर बताउने राधा विसं २०३४ मा बुटवल भरेकी थिइन् ।

(... बाँकी अन्तिम पेजमा)

गगनले दिए संवाद यात्रालाई निरन्तरता

पाल्पा, चैत १५/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवाद यात्रालाई पुनः निरन्तरता दिएका छन् । यसअघि गत माघ १३ गते भापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकिएको थियो । थापाले पहिलो चरणमा रोकिएको संवाद यात्रालाई विहीबादेखि निरन्तरता दिएका हुन् ।



पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरास्थित गोपीगञ्जमा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी उनले संवाद यात्राको निरन्तरतास्वरूप दोस्रो चरणको यात्रा सुरु गरेका छन् । संवाद यात्रा सुरु गर्दै थापाले जनतामा देखिएको निराशाको कारण र प्रत्यक्षरूपमा सर्वसाधारणको समस्यालाई नजिकबाट नियालेर समाधानको योजना बनाउने बताए । जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने उनको भनाइ थियो । वर्तमान सरकार लामो समय नटिकेने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्ने उनले आग्रह गरे । 'अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिकेको भन्नेमा शंका छ,' उनले भने, 'राजनीतिलाई जनचाहना अनुसार सेवा गर्ने भन्दा

पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिकेनन् ।'

दोस्रो चरणको संवाद यात्रा तीन दिन चलनेछ । सो अवधिमा महामन्त्री थापाले पाँच जिल्लामा संवाद यात्रा गर्ने छन् । कांग्रेस गुल्मीका सचिव तथा युवा नेता जगदीश भट्टराईले तीन दिन पाँच जिल्लाहरू नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा स्थानीयसँग महामन्त्री थापाले संवाद गर्ने बताएका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना रहेको छ । पहिलो दिन विहीबार थापा नवलपरासीको गोपीगञ्जपछि पटखौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही

प्रस्थान गर्ने छन् । विहीबारै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरीसम्म पुग्ने कार्यक्रम रहेको छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तर्क्रियाबाट संवाद यात्रा शुरु भई कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम रहेको सचिव भट्टराईले बताए ।

सोही दिन कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछन् । १७ गते शनिबार बिहान दाङको गोवरडिहामा थारू संवादबाट शुरु हुने संवाद यात्रा जगहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्नेछन् ।

खेलकुद समाचार

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द



काठमाडौं, चैत १५/वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुनः तालिका सार्ने जनाएको छ । टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुनः नयाँ तालिका सार्वजनिक गर्नेछ ।

अर्थ/कर्पोरेट समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



पाल्पा, चैत १५/स्थानीय बजारमा विहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै विहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार

प्रतितोला १ हजार ४ सय ९० मा कारोबार भएको चाँदीको मूल्य अर्को दिन १ हजार ५ सय १० रुपैयाँ निर्धारण गरिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजभले यो वर्ष तीन पटक ब्याजदर कटौती गर्ने प्रक्षेपण गरेसँगै अमेरिकी डलर र ऋणपत्रको प्रतिफल घट्दा सुनको भाउ बढेको हो । केन्द्रीय बैंकहरूले धमाधम कीर्तिमानिस्तरमा सुन किनिरहेकाले सुनको भाउ बढ्ने सम्भावना प्रशस्त रहेको विश्लेषकहरू बताउँछन् । रुस र युक्रेनको युद्ध, गाजामा जारी द्रन्धलगायत भूराजनीतिक तनावका कारण पनि पछिल्लो समय विश्व बजारमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

रामपुरका सहकारी संस्थालाई तालिम

पाल्पा, चैत १५/जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरूका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।



विहीबारदेखि तालिम सुरु भएको छ । तालिमको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हरेक सहकारीले उत्पादनको क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गरे । उनले नगरभित्र सञ्चालित सहकारीले लगानी गर्दा लगानी गर्नका लागि मात्र नभएर उत्पादन र ऋणको सही सदुपयोग गर्न सक्ने आधार यकिन

गरेर मात्र लगानी गर्न आवश्यक रहेको उल्लेख गरे । नगर भित्रका हरेक सहकारीको कार्य सम्पादन अनुगमन गर्ने भन्दै नगर प्रमुख थापाले सहकारी संस्थाको प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहकार्य गर्न

सहकारी संस्थाहरूलाई उनले अनुरोध समेत गरे । कार्यक्रममा रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले नगरवासीको आर्थिक समृद्धिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे । ३ दिनसम्म चलने

कर्मचारी आतंशयकता अन्तर्गामी सूचना

सूचना प्रकाशन मिति : २०७०/१२/१६
यस पाल्पा टेक्निकल इन्स्टिच्युट तानसेन-२, पाल्पाको लामो १ (एक) जना तपसिलमा उल्लेखित कर्मचारी आवश्यकता भएको हुँदा ईच्छुक योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस इन्स्टिच्युटमा आई दरखास्त दिनु हुन जानकारी गराइन्छ ।
तपसिल :
पद : कम्प्युटर अपरेटर, **संख्या :** १
उमेर : २५ वर्ष पुरा भइ ४५ वर्ष ननाघेको, **दरखास्त दस्तुर :** रु ५००/-
तलब : इन्स्टिच्युटको नियमानुसार
परीक्षाको किसिम : लिखित प्रयोगात्मक तथा अन्तरवाता
दरखास्त बुझाउने मिति : २०७० चैत २२ गतेसम्म
न्यूनतम शैक्षिक योग्यता : १. व्यवस्थापन संकायबाट प्रमाण पत्र तह उत्तिर्ण ।
२. कम्प्युटरमा डिप्लोमा गरेको, Word, Excel र सफ्टवेयर चलाउन सक्ने,
३. अंग्रेजी र नेपाली टाईपीङ्गमा दक्ष हुनुपर्ने । ४. लेखा सम्बन्धी काम ज्ञानको ।
५. ड्राईभिङ्ग लाईसेन्स भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।
दरखास्त साथै पेश गर्नुपर्ने कागजातहरू :
१. निवेदन तथा बायोडाटा (Bio-Data) - १/१ प्रति
२. नेपाली नागरिकताको प्रतिलिपि - १ प्रति
३. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपिहरू - १/१ प्रति
४. कम्प्युटर तालिम लिएको प्रमाण पत्रको प्रतिलिपिहरू - १/१ प्रति
५. अन्य अनुभव भए त्यसको प्रतिलिपिहरू - १/१ प्रति
६. परिष्का मिति सम्पर्क मितिमा जानकारी गराइनेछ ।
पाल्पा टेक्निकल इन्स्टिच्युट
तानसेन ०२, मेहलधारा पाल्पा
फोन नं. ०७५-५२०७१४

नामथर, जन्ममिति फरक परेता पनि व्यक्ति एउटै भएको सूचना

सर्वसाधारणमा यो सूचना सूचित गरिन्छ की पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नं. १ निवासी भारतीय भू.प. सैनिक नं. ५२४०८४३P भक्त बहादुर रानाको श्रीमती डिल कुमारीको नेपाली नागरिकता प्रमाणपत्रमा नाम खगिसरा राना भन्ने डिल कुमारी राना, जन्म मिति २००४/१२/१० र निज पतिको आर्मी रेकर्डमा नाम डिल कुमारी, जन्म मिति सन् १९५४/७/१ उल्लेख भएको र निजको पतिको भारतीय पेन्सन अभिलेखमा फरक-फरक नामथर, जन्ममिति भएतापनि उपरोक्त व्यक्ति एउटै हो भनि प्रमाणहरूबाट देखिन आएकोले सोही व्यहोरा सर्वसाधारण सबैमा सूचित गरिन्छ ।

स्थानीय सरकारको नजरमा...

...विकले बिहान उपमहानगरमा सरसफाइको काम गर्नुका साथै अन्य समयमा मकै पोलेर बेच्ने गर्छिन् । बुटवल-१ को दीपनगरमा बसोबास गर्दै आएका ५२ वर्षीया तारा गिरीले विगत ३० वर्षदेखि सालको पात बिक्री गर्दै आएका छन् । उनले पहिला हरियो सागसब्जीको व्यापार गर्ने गरेकामा तरकारी व्यवसायबाट नोक्सान धेरै भएपछि पेसा परिवर्तन गरेको बताइन् । गिरीले श्रीमान् अस्वस्थ भएकाले केही गर्न नसक्ने भन्दै तीन छोरी र एक छोराको सवै खर्च सालको पात बेचेर नै भइरहेको सुनाइन् । उनले दीपनगरको बजार र बुटवल हाटबजारमा पात बेच्ने गर्छिन् । कपिलवस्तुनगायत जंगलमा पुगेर दिनभरिमा सालका पात टिपेर ल्याउने गरेको भन्दै भोलिपल्ट बजार प्रतिमुद्दा ५० देखि ६० सम्ममा बिक्री गर्ने गरेको गिरीले जानकारी दिइन् । यसबाट दैनिक पाँच सयदेखि एक हजारसम्म मुनाफा आर्जन हुने गरेको उनको भनाइ छ । उपमहानगरले यसरी स्वरोजगार बन्दै आएका यहाँका महिलालाई पाँच हजारसहित सम्मान गरेको निकै खुसी लागेको बताउँदै गिरीले यसबाट काम गर्न थप हैसला प्राप्त भएको बताइन् । आफूसँगै आफूजस्ता

व्यापार गर्ने दिदीबहिनीले पनि एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोध्छिन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मकै पोल्ने, सालको पात बिक्री गर्ने, फलफूल तथा तरकारी बिक्री गरी स्वरोजगार बनेका महिलालाई सम्मान गरिएको बताए । गत वर्षको नीति तथा कार्यक्रममा स्वरोजगार महिलालाई सहयोग तथा सम्मान गर्ने विषयमा समावेश गरिएको बताउँदै सोहीअनुसार पाँच हजारसहित सम्मान गरिएको उनले जानकारी दिए । प्रमुख पाण्डेयले यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए । महिला सशक्तीकरण अभियानअन्तर्गत उनीहरूलाई पाँच हजार नगदसहित सम्मान गरिएको उनको भनाइ छ । नगरले इ रिक्सा चलाउँदै आएका ७५ जना महिलालाई केही महिना अगाडि तालिम र सम्मान गरिएको प्रमुख पाण्डेयले जानकारी दिए । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले सबै क्षेत्रमा सबैसँग जोड्न बजेटमा यस्ता कार्यक्रम समावेश गरिएको बताइन् । उनका अनुसार महिलालाई आवश्यकता अनुसार तालिम तथा सीपको समेत व्यवस्था गरिँदै आएको छ । मानवीय विकासविना महिला सशक्तीकरण नहुने भएकाले तल्लो क्षेत्रमा रहेर श्रम गरिरहेका महिलाको जीवनस्तर उठाउने उद्देश्यले सम्मान गरिएको उपप्रमुख अर्यालले बताइन् । आगामी आवमा पनि सीपमा पहुँच पुऱ्याउने किसिमका योजना नीति तथा कार्यक्रममा ल्याउने उनले जानकारी दिइन् । -**रासस**

हरेक प्रहरका ताजा समाचारका लागि www.shittalpati.com क्लिक गर्नुहोस् ।

जन्घेतना दैनिकको आधिकारीक वेबसाईट
शितलपाटी .कम
www.shittalpati.com डिजिटल पत्रिका